

सिक्षिम राज्य कानूनी सेवा
निदेशिका

कानूनी सहायता

28. कानूनी सहायता उपलब्ध गराउने विधि-

कानूनी सहायता निम्नलिखित सबै वा कुनै एक अथवा एक भन्दा बडी विधि प्रक्रियाद्वारा उपलब्ध गराउन सकिन्छ, जस्तै:-

- (1) अदालत शुल्क (Court fee), कार्यवाही शुल्क, गवाही खर्च तथा ती सबै भुक्तान गरिनुपर्ने वा कानूनी कार्यवाहीको दौरान लागेको खर्च दिएर;
- (2) वकीलद्वारा कानूनी कार्यवाही गरिन्दैछ भने।
- (3) अदालतको निणार्यको प्रमाणित प्रतिलिपि अदालतको निर्देशपत्र, प्रमाणपत्र तथा कतिपय कानूनी कार्यवाही सम्बन्धित कागजात उपलब्ध गराएर;
- (4) सुनुवाईपत्र उजुरपत्र पेपर बुक आदि तयार पारेर साथै कागजात अनुवाद गरेर अथवा छापिदिएर कानूनी सहायता उपलब्ध गराउन सकिन्छ;
- (5) Special leave petition तथा कानूनी कागजात तयार पारिदिएर कानूनी सहायता उपलब्ध गराउन सकिन्छ:

29) उक्त प्रावधान बाहेक कुनै पनि अदालतको निर्देश अनुसार सम्बन्धित मामिलाहरूमा पनि कानूनी सहायता उपलब्ध गराउन सकिन्छ।

31. कानूनी सहायता वा कानूनी परामर्शको निम्ति आवेदन गर्नु पर्ने विधि

- (1) कुनै पनि व्यक्ति जो कानूनी सहायता वा परामर्श लिन चाहन्छ फर्म- ए- मार्फत प्राधिकार वा समितिका सचिवलाई आवेदन

चढाउन सक्तछ। तर यदि आवेदक अधिकृत छ भने अथवा आवेदन लेख्न नसक्ने अवस्थामा छ भने समितिको सचिव वा समितिका अन्य अधिकारी वा वुकिल, जस्तो नाउँ सम्बन्धित प्राधीकरण वा समिति कानूनी सहायक वकिलहरूका नामावलीमा परेको छ अथवा यस्ता कुनै व्यक्ति जस्ताई आवेदकले आवेदन लेख्न अधिकृत गरेको छ, आवेदकबाट सम्पूर्ण जानकारी हासील गरेर आवेदकको पक्षमा सो आवेदन पत्र लेखी लेखिएका वृतान्त कुरो आवेदकलाई स्पष्ट गराई वा सुनाई सो आवेदनपत्रमा आवेदकको हस्ताक्षर वा बुडी औंलाको छाप लिन पर्नेछ।

- (2) प्राधीकरण वा समितिले एउटा रेजीस्टर खाता खोली त्यसमा कानूनी सहायता वा कानूनी परामर्श सम्बन्धि लेखिएका आवेदनपत्रहरूको रेकर्ड राख्नुपर्नेछ साथै रेकर्ड गरिएको प्रत्येक आवेदनपत्रको बिरुद्धमा (ठीक यता पट्टी) आवेदनपत्र माथि केकस्तो र कति कार्यवाही भयो, त्यस्को वृतान्त जानकारी पनि रेकर्ड गर्नुपर्नेछ।

33. योग्यताको प्रमाणपत्रः-

- (1) जब कानूनी सहायता वा परामर्शको निम्नि लेखिएको आवेदनपत्र स्वीकार हुँदछ तब प्राधीकरण वा समितिका सचिवले आवेदकलाई सो कानूनी कार्यवाही सम्बन्धित माम्लाको निम्नि कानूनी सहायता वा परामर्शको अधिकार दिई फार्म बी-मा योग्यता प्रमाणपत्र दिनु पर्नेछ।

35. कानूनी सहायता पाउने व्यक्तिको कर्तव्यः

- (1) त्यो व्यक्ति जो कानूनी सहायता वा कानूनी परामर्श लिन चाहन्छ, उनले प्राधिकार वा समितिले दिएको निर्देशन मुताबिक आवेदनपत्र लेखिएको, चढाएको दिनदेखि मुकदमा कानूनी सहायता पाउँदै गरेको अन्तिम दिनसम्म वा योग्यता प्रमाणपत्र रद्द गरिएको दिनसम्म, प्राधीकरण वा समितिले दिएको आदेशको पालन गर्नुपर्नेछ।
- (2) यस्ता व्यक्तिको पक्षमा, अदालतले उनलाई आर्थिक सहुलियत वा लाभ दिई आदेश जारी गरे बापत, उक्त व्यक्तिले फार्म सी मा कानूनी सहायता उपलब्ध गराउँदा लागेको सबै खर्च वा लागत

समितिलाई फिर्तो गरिदिन अकरनाम दिनुपर्नेछ। यसो गर्दा यस्ता व्यक्तिले सदस्य, सचिव, प्राधिकार/समितिका सचिवलाई अखेण्डीय अंपरिवर्तनीय पावर अफ एटोरनी दिई अदालतले जारी गरेको आदेश अनुरूपको पुज्जी, जो उनलाई अदा गर्न पर्छ, सो पुज्जी संग्रह गर्न जति आवश्यक कार्यवाही गर्न पर्छ सो अधिकार प्राधिकार वा समितिका सचिवलाई दिन सकदछ जस्तै जति लागत वा खर्च प्राधिकार वा समितिले उक्त जनाए अनुसार पुर्नलाभ गर्न सक्छ ती सबै राज्य सरकारको खातामा जम्मा गरिनेछ।

- 3) कानूनी सहायता लिने प्रत्येक व्यक्ति अथवा उनको प्रतिनिधि अथवा ती वकिललाई जस्ते उक्त ट्युक्तिको माम्ला लडाई, जब कचहरी वा कोर्टले चाहन्छ, आफ्नो खर्चमा प्राधिकार वा समितिको कार्यालयमा उपस्थित भई सम्बन्धित वकिललाई आफू सम्बन्धी सम्पूर्ण साँचो जानकारी, केहि नलुकाई बताउन पर्नेछ।

36. योग्यता प्रमाणपत्र रद्द वा खारिज गरिने विधि:-

- 1) निम्नलिखित परिस्थितिहरूमा प्राधिकार वा समितिले स्वयं आफ्नै प्रस्तावमा अथवा अन्यको प्रस्तावमा नियम 33 अन्तर्गत दिइएको योग्यता प्रमाणपत्र रद्द गर्न सकदछ जस्तैः-
- a) कानूनी सहायता पाउने व्यक्तिले यदि योग्यता प्रमाणपत्रे छलकपटसित प्राप्त गरेको पाईयो भने अथवा सो व्यक्तिसित माम्ला लडाने प्रशस्त साधनहरू भएको जानकारी पाईयो भने-
- b) कानूनी सहायता पाउने व्यक्तिको परिस्थितिमा यदि कुनै प्रकारको भौतिक परिवर्तन (Material change) आएको छ भने,
- c) सहायता पाउने व्यक्तिले, कानूनी सहायता पाउँदै गरेको दौरान, यदि कुनै प्रकारको लापारवाही गर्छ भने अथवा कुकृत्य वा कुव्यवहार गर्छ भने....
- d) यदि कानूनी सहायता पाउने व्यक्तिले प्राधिकार/समिति वा कोर्टद्वारा खट्टाईदिएको वकिललाई चाँहिदो सहयोग दिईन भने,
- e) सहायता पाउने प्राधिकारण वा समितिद्वारा खट्टाईएको वकिल बाहेक अन्य वकिललाई नियुक्त गर्छ भने तर यदि कोर्टको निर्देशनमा

- उक्त नियुक्ति हुन्छ भने यो जायज नै ठहरिनेछ,
- च) यदि सहायता पाउने व्यक्तिको मृत्यु हुँदछ तर त्यो नागरिक मामला हो र दायित्वको अधिकार (Right of liability) छ भने प्रमाण-पत्र रद्द हुँदैन।
- छ) कानूनी सहायता पाउने व्यक्तिको मामला लड्ने बिकिलले, यदि कानूनी सहायता पाउने व्यक्तिको विरुद्धमा उनले बिकिललाई सहयोग नपुराएको वा कुव्यवहार गरेको-रपोट पेश गर्छ र त्यो रपोट कानूनी सेवा समिति/प्राधिकरण (Legal Services committee/Authority) का अध्यक्षद्वारा जाँच गर्दा ठिक भेटाईयो भने-
- ज) त्यसघडि चालु वा व्यवहारमा आई रहेको कानून अन्तर्गत यदि कानूनी सहायता पाउने व्यक्ति आफ्नो कार्यक्षेत्र वा वासस्थानबाट निष्कासित भएको छ छ भने तर कानूनी सहायता पाउने व्यक्तिलाई उपयुक्त सूचना नदिई अथवा कानूनी सहायता पाउने व्यक्तिको मृत्युमा उनको बिकिललाई उक्त व्यक्तिको योग्यता प्रमाणपत्र किन खारिज नगरिनुपर्ने भन्ने कारण देखाऊ अधिसूचना नदिई भने कानूनी सहायता पाउने व्यक्तिको योग्यता प्रमाणपत्र रद्द वा खारिज गर्न सक्ने छैन।
- (2) जब खण्ड ((a) मा उल्लेखित कारणमा कानूनी सहायता पाउने व्यक्तिको योग्यता प्रमाणपत्र रद्द हुन्छ तब प्राधिकार वा संगठनले दिईगरेको कानूनी सहायता स्वित गर्न सक्दछ साथै कानूनी सहायता पाउने व्यक्तिले पाएको सबै कानूनी सहायताहरू पुर्नलाभ गर्न सक्दछ।

चौथो परिच्छेद

कानूनी सेवा प्राप्त गर्न हेतु चाहिने आवश्यक योग्यता-

कानूनी सेवा उपलब्ध गराउँदा ध्यानमा राख्न पर्ने मापदण्ड यस प्रकार छन्:-

2) यस ऐन अन्तर्गत निम्नलिखित यस्तो व्यक्ति विशेष, जो आफ्नो मामला दर्ता गर्न चाहन्छ वा मामलाको प्रतिवाद गर्न चाहन्छ कानूनी सेवा उपलब्ध गराउन चाहन्छ:

- (क) यदि उ अनुसूचित जाति वा अनुसूचित जातिको सदस्य हो भने।
- (ख) भारतीय संविधानको धारा 23 अन्तर्गत उल्लेखित उभिखारी अथवा मानव व्यापारको शिकार भएको छ भने;
- (ग) यदि उ एउटी महिला अथवा शिशु हो भने,
- (घ) मानसिक रोगी वा विकलांग हो भने।
- (ङ) यदि उ अनर्थ परिस्थिति जस्तै सामुहिक विनास वा संकट जातिय हिसा, साम्राज्यिक दंगा, भल-पैहो, खडेरी, भूईचालो वा औद्योगिक विनासको शिकार भएको छ भने; अथवा
- (च) उ उध्योगकर्मी हो भने; अथवा

956 को 108 -(च) यदि अनैतिक व्यापार (रोकथाम) ऐन 1956 (Immoral Traffic Prevention act 1956) को धारा 2 खण्ड (g) मा उल्लेखित परिरक्षा (Custody) वा शिशु कारागार; वा, शिशु न्याय ऐन 1986 ।

986 को 53 Juvenile Justice Act 1986 को धारा 2 (i) अन्तर्गत उल्लेखित शिशुगृहमा छ भने ; अथवा मानसिक स्वास्थ्य ऐन 1987

987 को 14- (Mental Health Act, 1987) को धारा 2, खण्ड (g) अन्तर्गत उल्लेखित मानसिक चिकित्सालयमा छ भने; वा

- (छ) बार्षिक आमदानी नौ हजार रुपिया भन्दा कम्ति वा राज्य सरकारद्वारा निर्धारित यस्तो अन्य बेसी राशीको प्राप्तिमा यदि

मामला सर्वोच्च न्यायालय बाहेक अन्य न्यायालयमा छ भने अनि
बाहुहजार रूपियाँ भन्दा कम्ति वा केन्द्र सरकारद्वारा निर्धारित
यस्तो अन्य बेसी राशिको प्राप्तिमा यदि मामला सर्वोच्च न्यायालयमा
छ भने कानूनी सेवा प्राप्त गर्नु सुकृति।

कानूनी सेवा प्राप्त गर्न हेतु चाहिने आवश्यक योग्यता

- 13(1) त्यो व्यक्ति विशेष जस्तै धुरा 12 अन्तर्गत उल्लेखित सबै
मापदण्ड पूर्ति गर्न सक्छ त्यस्ता व्यक्तिलाई कानूनी सेवा उपलब्ध
गराउन सकिन्छ यद्यपि सम्बन्धित प्राधीकरण पनि सनुष्ट हुनुपर्यो
कि त्यो व्यक्तिको पक्ष वा विपक्षमा मामला लडाउनको निम्ति त्यहाँ
प्रायमिक तौरमा आधारित (Prime facie) मामला छ।
- (2) प्राधीकरण कुनै कारणवश व्यक्तिको आमदानीको (प्रमाणपत्र
अस्वीकार गरे भने मात्र अन्यथा यस्तु ऐनु अन्तर्गत कानूनी सेवा
प्राप्त गर्नको निम्ति त्यस व्यक्तिविशेषको आफुनो आमदानीको
प्रमाणपत्रलाई नै यथेष्ट मानिन्नु पर्दछ। कहीताह (उ)

लोक अदालत

मामला सर्वोच्च न्यायालय बाहेक अन्य न्यायालयमा छ भने अनि
बाहुहजार रूपियाँ भन्दा कम्ति वा केन्द्र सरकारद्वारा निर्धारित
लोक अदालतको गठन।

- 19(1) प्रत्येक राज्य प्राधीकरण (State Authority) जिल्ला प्राधीकरण (Distt. Authority)
१० उच्च सर्वोच्च न्यायालय कानूनी सहायता समिति (Supreme Court legal Services Committee) वा प्रत्येक उच्च न्यायालय कानूनी सहायता समिति (High Court legal services committee) वा तालुक कानूनी सहायता समितिले,
आफूलाई उचित ठहराए मुताबिको अन्तरालमा तथा स्थान वा क्षेत्रमा लोक
अदालत गराउने व्यवस्था मिलाउन सक्छ।
- (2) प्रत्येक लोक अदालत जो कुनै क्षेत्रको निम्ति गठन भएको हुन्छ त्यस लोक
अदालतको संरचना निम्नलिखित व्यक्तिहरूद्वारा हुँदछ।
- (क) सेवारत वा अवकाशप्राप्त न्याय सम्बन्धि अधिकारी तथा उपाधीन
(ख) राज्य प्राधीकरण, जिल्ला प्राधीकरण सर्वोच्च न्यायालय कानूनी सेवा समिति
माल उच्च न्यायालय कानूनी सेवा समिति वा तालुक कानूनी सेवा समिति द्वारा
निर्धारित अन्य व्यक्ति तथा त्यस्ता व्यक्तिको संख्याबाट गठन गरिनेछ जस्ते
यस्ता लोक अदालतको व्यवस्था गर्दछ।
- (3) प्रत्येक सर्वोच्च न्यायालय (कानूनी सहायता समिति) द्वारा सरचित लोक अदालतको
निम्नलिखित उपधारा 2 को खण्ड (B) मा उल्लेखित अन्य व्यक्तिको अनुभव तथा
हुँदाइयोग्यता केन्द्र सरकारद्वारा भारतका मुख्य न्यायधिस्प सितको परामर्श अनुसार
हुँ निर्धारण गरिनेछ। उपधारा 2 का निम्नलिखित रूपमा राखिए हुँ तरिका
- 4) लोक अदालतको निम्ति।

हुँ रुढाउ

उपधारा 3 को अतिरिक्त उपधारा 2 को खण्ड (b) मा उल्लेखित “अन्य
व्यक्तिको” अनुभव योग्यता राज्य सरकारको उच्च न्यायालयका मुख्य
न्यायधीश समितिको परामर्शद्वारा निर्धारित गरिनेछ।

- 5) निम्नलिखित मामलामा लोक अदालतलाई कुनै दुई पक्षको झगडालाई मिलाउने,
सम्भौता गराउने अधिकार छ- जस्तै-

- क) कुनै पनि मामला वा ——————
- ख) यस्तो विषय जो लोक अदालतको कार्य क्षेत्रभित्र पर्छ वा यस्तो मामला कुनै पनि अदालतमा ल्याइएको छैन जस्तो निम्ति लोक अदालत गठन गरिएको छ, तर लोक अदालतलाई कुनै पनि कानून अन्तर्गत सम्झौता नहुने प्रकारको मामला वा मुद्दा मिलाउने अधिकार भने छैन।

नोक अदालतद्वारा जानकारीमा लिन सक्ने मामलाहरू (Cognizance of cases by Lok Adalats)

- 20(i) धारा 19 को उप-धारा (5) को खण्ड (b) मा उल्लेखित कुनै पनि मामलामा -
- (क) दुवै पक्षका वादी-प्रतिवादीले यो स्विकार गर्छ अथवा,
 - (ख) कुनै पक्षले मामलाको निपटाईको निम्ति अदालतमा आवेदन गर्दछ र लोक अदालतलाई, प्राथमिक तवरमा, मामलाको निपटाई हुन्छ भने लाग्दछः
- ii) (Court) ल्याई यो सन्तुष्टी हुँदछ कि यो विषय वा मामला लोक अदालतको जानकारीमा ल्याउन उपयुक्त छ भने तब न्यायालयले सो मामला लोक अदालतमा पठाइदिन्छ।
- 2) तथापी त्यसघडी चालु कुनै पनि कानून नभए पनि, धारा 19 को उप-धारा (1) अन्तर्गत, उक्त धारा तथा उपधाराको खण्ड (ii) मा उल्लेखित कुनैपनि मामला सम्बन्धि वादी वा प्रतिवादीको आवेदन पत्रको प्राप्तीमा, लोक अदालत गठन गर्ने प्राधिकरण वा समितिले, त्यो मामला लोक अदालतमाने निपट्याईनु पर्छ भने, सो मामला लोक अदालतमा पठाइनुपर्छ। तरै भएता पनि दुवै पक्षलाई सुनुवाईको निम्ति चाँहिदो मौका नदिएसम्म भने मामला लोक अदालतमा पठाइनु हुन्न।
-) उपधारा (1) अन्तर्गत जहाँ मामला लोक अदालतमा पठाइन्छ अथवा उपधारा (2) अन्तर्गत मामलाको उल्लेख गरिन्छ, लोक अदालतले मामलाको निपट्याईको निम्ति वा दुवै पक्षमाङ्ग सम्झौता गराउनको निम्ति कार्यवाही शुरू गर्न सक्दछ।

- (4) यस ऐन अन्तर्गत, प्रत्येक लोक अदालतले कुनै मामला उल्लेख गर्दा दुवै पक्षको माङ्गमा सम्झौता अथवा मामला निपटाउने अभिप्रायले उल्लेख गर्नपर्छ र न्याय, समानता तथा स्पष्टवादीताको मिध्दान्त प्रतिपालन गर्नपर्दछ।
- (5) लोक अदालतले, दुवै पक्ष माङ्ग कुनै सम्झौता हुन नस्केको खण्डमा जब कुनै निर्णय दिईन तब उप-धारा (1) अन्तर्गत प्राप्त फार्म जहाँ मामला रेकर्ड गरिएको हुन्छ, कानून अनुरूप मामला निपट्याउन भनी न्यायालयमा फिर्ता गरिदिनेछ।
- (6) उपधारा (2) अन्तर्गत उल्लेखित मामला सम्बन्धि, दुवै पक्षमाङ्ग कुनै सम्झौता, हुन नस्केको खण्डमा जब लोक अदालतले कुनै निर्णय दिईन तब लोक अदालतले दुवै पक्षलाई अन्य उपाय खोज्न न्यायालयमा जान भनी सल्लाह दिनेछ।
- (7) जब उप धारा (5) अन्तर्गत रेकर्ड गरिएको मामला न्यायालयमा फिर्ता गरिन्छ तब उपधारा (1) अन्तर्गत, मामला जहाँसम्म पुगेको छ, न्यायालयले त्यहीबाट मामलाको उप्रान्त कार्यवाही शुरू गर्नेछ।

नोक अदालतको निर्णय-

- 21(1) लोक अदालतको प्रत्येक निर्णयलाई नागरिक न्यायालयको आदेश वा अन्य कुनै पनि न्यायालयको आदेश मानिलिनुपर्ने छ अनि धारा 20 को उपधारा (1) अन्तर्गत उल्लेखित मामला, लोक अदालत ले निपटाईदिएको वा सम्झौता गराइदिएको खण्डमा, उक्त मामला गर्दा लागेको अदालत शुल्क (1870को 7) न्याय शुल्क ऐन 1870 (Court Fees Act 1870) बमोजीम फिर्ता गरिनुपर्नेछ।

नोक अदालतको अधिकार

- 2(1) निम्नलिखित बिषयहरूको सन्दर्भमा लोक अदालत, यस ऐन अन्तर्गत कुनै फैसला दिन पर्दा Code of Civil Procedure, 1908 अन्तर्गत नागरिक न्यायालयलाई जस्तो अधिकार प्रदान गरेको हुन्छ त्यस्तै अधिकार लाक अदालतलाई पनि प्राप्त भाग्को हुन्छ-
- (क) गवाहीलाई न्यायालयमा उपस्थित हुन भनिबोलाउने (Summon) साथै

गवाहीको शपथ लिने र अस्लाई जाँच गर्ने अधिकार,

- (व) कुनै पनि कागजातको पत्तो लगाउने साथै त्यसलाई प्रस्तुत गर्ने अधिकार
(ग) प्रमाणपत्रमा (affidavits) प्रमाण वा साक्षी (evidence) लिने अधिकार,
(घ) कुनै पनि न्यायालय वा कार्यालयबाट कुनै पनि पञ्चिक रेकर्ड वा कागजात वा यी कागजातहरूको प्रतिलिपि लिने अधिकार साथै-
(ङ) यस्ता अन्य निर्धारित बिषयहरू

- (2) उपधारा (1) मा उल्लेखित सामान्य अधिकार प्रति कुनै पक्षपाती धारणा तराखी, कुनै मास्ता वा झागडाको निर्णय लिन, लोक अदालतमित स्वयं आफ्नो कार्यविधि निर्दिष्ट गर्ने अधिकार वा क्षमता छ।

1860 को 45.

- (3) भारतीय दण्ड संहिता (Indian Penal Code) को धारा 193,219 अनि 228 को अर्थभित्र पर्ने न्यायीक कार्यविधि जस्तै लोक अदालतका सम्पूर्ण कार्यविधिलाई पनि सोही अर्थमा लिन पर्नेछ साथै Code of Criminal Procedure, 1973 को छब्बीसौ परिच्छेद तथा धारा 195 को उद्देश्यको निम्ति, प्रत्येक लोक अदालत, नागरीक न्यायालयको रूपमा लिनपर्नेछ।

फर्म -ए-

नियम 31(1) हेनोस

कानूनी सहायता तथा परामर्शको निम्ति

आवेदन पत्र

सचिव /..... प्राधीकरण समिति,

सहायता,

वर्ष... श्री / श्रीमती.को..... छोरा/छोरी/ पत्नी/विधवी...।

नेवासी, निम्नलिखित परिस्थिति अन्तर्गत कानूनी सहायता / परामर्श प्राप्ति न हेतु अनुरोध गर्दछु:

म सेवारात्र छु/सेवाहीन छु:

क) सेवाको स्वरूप

शा/व्यापार/व्यवसाय:

ब) सेना, नौसेना, वायुसेना,

लिस बल, सेवारात्र वा अवकाश प्राप्त:

ट) कहिले देखि ?

२) मेरो मातोको आम्दानी

३) (क) मेरे वासस्थान, मेरो नाममा किरायमा छ/ सयुक्तनाममा किरायमा

४) वा वासस्थान मेरे आफ्नो नाममा छ: वा

५) किराया(भाडा): रु.

- (4) सर्वेक्षण संख्या- - - - - तथा
 ठाउँमा मेरो खेतीपाती गर्ने जमीन छ र म आर्थिक- - - - - रूपिया
 भुक्तान गर्दछु। (जमीन आफ्नो नाममा भएको वा भाडामा / कुतिया /
 अधियामा भएको जनाउनु होस्।)
- (क) त्यहाँवाट आएको आम्दानी: - - - - -
- (ब) उत्पादनको मूल्य:
- (5) मेरो आयको अन्य स्रोत: - - - - -
 (पूरा विवरण दिनुहोस्)
- (6) मेरो अन्य सम्पत्ति अनि त्यसको मूल्य:
- (7) मैले मेरो सम्पत्ति, यो आवेदन पत्र लेख्न भन्दा 6 महिना अघि विक्रीको
 तवरमा वा दानको रूपमा वा धितो राखेर वा
 कुनै अन्य तंरिकाले तह लगाएँ/ लगाएको छैन,
- (8) मेरो घरको परिवारमा- - - - - जना सदस्यहरू छन्,
 उनीहरूसंगको मेरो पारिवारिक सम्बन्ध यस प्रकार छः
- (क)- - - - -
 (ख)- - - - -
 (ग)- - - - -
 (घ)- - - - -
- (9) मेरो परिवारको- - - - - जना सदस्यहरू म माथि आश्रित छन्
 र उनीहरूसंगको मेरो सम्बन्ध यस प्रकार छः
- (10) मसित बस्ने मेरो परिवारको सदस्यहरूको आम्दानी यस प्रकार छ/छैन:
- (11) म कानूनी सहायता वा परामर्श निम्नलिखित सन्दर्भमा लिन चाहन्छुः
 (झगडा वा माम्लाको विवरण/दावी/अधिकार वताउनुहोस् साथै
 मुद्धालाई समर्थन पुऱ्याउने कागजात पनि प्रस्तुत गर्नुहोस्। झगडा वा माम्लाको
 शुरूवात कसरी भयो, त्यसको भिन्नै जानकारी दिनुहोस् साथै दावी। अधिकार एवं
 अन्य सम्बन्धित विषयहरूको पूर्ण विवरण दिनुहोस्।)
- (12) मेरो उक्त दावी/ अधिकार/ माम्ला वा झगडा/ प्रतिरक्षाको समर्थनमा म
 निम्नलिखित प्रमाणहरू प्रस्तुत गर्दछु।

- (13) मैले कानूनी सहायता तथा परामर्शको निम्ति पूर्व आवेदन गरेको छु /
 छैन। (यदि गरिएको छ भने आवेदनको सार जनाउनुहोस्, यदि कुनै परामर्श प्राप्त
 गर्नु भएको छ भने नाम स्पष्ट गर्नुहोस्।)
- (14) यस आवेदनलाई विचाराधीन गरिनुको निम्ति यदि यस्ता कुनै सूचना वा
 जानकारीको अझै आवश्यकता परे सो जानकारी दिन म तयार छु।
- (15) म अदालतको शुल्क तथा विभिन्न लागत खर्च बेहोर्ने अवस्थामा छु /
 छैन। (आवेदकले के कति खर्च बेहोर्न समर्थ छ सो जनाउनुहोस्)
- (16) मलाई कानूनी सहायता उपलब्ध गराउनुमा समितिको जे जति खर्च वा
 लागत लागेकोछ, न्यायालयले मेरो पक्षमा, आर्थिक लाभ दिंदा न्यायालयले आदेश
 दिए वापत वा यस नियम अन्तर्गत म कानूनी सहायतोको हकदार हुनवाट
 वञ्चित भए वापत म सबै खर्च वा लागतको पूर्ताल गर्नु।
- (17) उक्त बयान मेरो अधिकतम ज्ञान, विश्वास तथा जानकारी मुताविक
 साँचो हो।

मितीः

स्थानः

आवेदकको सही